

2021-2022 प्राथमिक तह विद्यालय शुल्क तालिका

शुल्क रकम र खर्च योजना - यस तालिकामा सूचीबद्ध सबै शुल्कहरू शिक्षा बोर्डले अनुमोदन गरेको नामांकित गतिविधि, कक्षा, समूह वा टोलीमा भाग लिनको लागि स्कूलले हरेक विद्यार्थीबाट लिन मिल्ने अधिकतम शुल्क हुन् । विद्यार्थी शुल्क रकमबाट गरिने खर्चका प्रकारहरूमा सहायक कर्मचारी खर्च, शैक्षिक सेवाहरू, कर्मचारी प्रशिक्षण, व्यावसायिक सेवाहरू, प्राविधिक सेवाहरू, विद्यार्थी भ्रमण, विज्ञापन सेवाहरू, मुद्रण सेवाहरू, गतिविधि तथा विद्यार्थीलाई चाहिने सामग्री, विद्यार्थीको खाना, प्रविधि सामग्री, उपकरण तथा संस्थागत वृद्धि/विस्तार र क्लब बक्यीता पर्दछन् । योजनाबद्ध खर्चहरू हरेक स्कुलका पृथक आवश्यकता र गरिएका विशेष योजनाहरूका कारण हरेक कार्यक्रम र स्कुलमा निर्भर हुन्छन् । दर्ता गर्नु अघि, हरेक विद्यालयमा प्रत्येक प्रोग्रामको लागि प्रधानाध्यापकले स्वीकृत गरेका शुल्क रकम र सम्बन्धित खर्च योजनाहरू schoolfees.graniteschools.org मा अनलाइन प्रकाशित छन् । अभिभावकहरूलाई विस्तृत शुल्क र खर्च योजना विवरणको बारेमा उनीहरूको स्कुलको शुल्क तालिकामा अध्ययन गर्न प्रोत्साहित गरिन्छ । पूर्व-परीक्षा (ट्राइआउट) समावेश भएका स्कुल गतिविधिहरूको हकमा, शुल्क निर्धारण गर्नु अघि सहभागीहरूको छनोट गरिनुपर्दछ ।

अतिरिक्त क्रियाकलाप

स्कुल समय अगाडि र पछाडि हुने गतिविधिहरू

लिन मिल्ने अधिकतम शुल्क

चित्रकला क्लब	\$45.00
साङ्गीतिक समूह / अर्केस्ट्रा सामग्री र वाद्यवादन भाडामा लिन	\$140.00 वस्तुको लागत
चेस क्लब	\$25.00
क्वायर/सङ्गीत क्लब	\$45.00
नृत्य क्लब	\$45.00
नाटक / स्टेज क्लब	\$45.00
विदेशी भाषा क्लब	\$140.00
STEM क्लब	\$100.00
अन्य अतिरिक्त / एथलेटिक क्लबहरू	\$50.00

किन्डरगार्टन अकाडमी

\$280.00 प्रति महिना

यो रकम एक जना विद्यार्थीले हरेक शैक्षिक वर्षमा भुक्तानी गर्नुपर्ने वा स्वेच्छापूर्वक व्यक्तिगत कोष सङ्कलन गर्नुपर्ने अधिकतम रकम हो । अधिकतम शुल्क सीमा वाद्यवादन भाडामा लिँदा र किन्डरगार्टन अकाडमी मा लागू हुँदैन ।

छुट दिन नमिल्ने शुल्क तालिका - बोर्डले डिस्ट्रिक्टको सम्पत्तिमा भएको क्षति र अनुशासन नियमहरूको उल्लंघन गरे वापतको जरिवाना लिन व्यवस्था गरेको छ । प्रशासनिक दण्डले स्कुल प्रायोजित गतिविधिहरूमा भाग लिएको नदेखाउने हुनाले, यी जरिवानाहरू शुल्क तालिकामा भन्दा पनि बोर्डले अनुमोदन गरेको छुट गर्न नमिल्ने शुल्कहरू अन्तर्गत अन्य छुट गर्न नमिल्ने शुल्कमा राखिएको छ ।

यो शुल्क तालिका ग्रेनाइट शिक्षा बोर्डले डिसेम्बर 1, 2020 मा अनुमोदन गरेको थियो ।